



## स्थानीय राजपत्र

खण्ड: २ कीर्तिपुर, कार्तिक ३० गते, २०७६ साल संख्या १७

भाग-२

कीर्तिपुर नगरपालिका

संवत् २०७६ सालको निर्देशिका नं. १७

### जेष्ठ नागरिक परिचय-पत्र वितरण निर्देशिका २०७६

#### १. परिचय

जेष्ठ नागरिकहरूलाई संरक्षण र सामाजिक सुरक्षा प्रदान गर्न तथा निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भाव अभिवृद्धि गर्न साथै राज्यद्वारा तोकिएको सेवा एवम् सुविधाको उचित व्यवस्थापन गरी नेपालको संविधानको अनुसूची-८ को क्र.सं.१६ बमोजिमको कार्य गर्न कीर्तिपुर नगरपालिका जेष्ठ नागरिक परिचय-पत्र वितरण निर्देशिका २०७४, जारी गरिएको छ ।

#### २. परिचय — पत्र वितरणका आधार:

नेपालको संविधानको धारा ४१ मा उल्लेख भए बमोजिम ज्येष्ठ नागरिकको हक, ज्येष्ठ नागरिक सम्बन्धी नियमावली २०६५ को नियम १५ अनुसार ज्येष्ठ नागरिकहरूलाई परिचय पत्र दिने व्यवस्था लगायत ज्येष्ठ नागरिक परिचय-पत्र वितरणका आधार हुनेछन् ।

#### ३. उद्देश्य:

- क) ज्येष्ठ नागरिकहरूको पहिचान गर्ने र स्थानीय तहदेखि नै ज्येष्ठ नागरिकहरूको लगत राख्ने ।
- ख) नेपालको संविधान अनुसार प्रदत्त ज्येष्ठ नागरिकहरूको हक अधिकार सुनिश्चित गर्न र ज्येष्ठ नागरिकको वर्गीकरण अनुसार सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग सर रूपमा प्रदान गर्ने ।
- ग) प्रचलित ऐन, नियमअनुसार ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा, न्याय, अधिकार र समानता प्रदान गरी निजहरूमा रहेको ज्ञान, सी, क्षमता र अनुभवको सदुपयोग गरी विकास प्रक्रियामा सहभागी गराउने ।

#### ४. लक्षित वर्ग:

ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ ले परिभाषित गरे अनुसारका साठी (६०) वर्ष उमेर पुरा गरेका सबै नेपाली नागरिकहरू।

#### ५. ज्येष्ठ नागरिकको वर्गीकरण:

ज्येष्ठ नागरिक सम्बन्धि नियमावली २०६५ को नियम १४ को उपनियम (१) बमोजिम ज्येष्ठ नागरिकहरूको वर्गीकरण देहाय बमोजिम गरिएको छ:

- क) सत्तरी वर्ष उमेर पूरा नगरेको ज्येष्ठ नागरिक,
- ख) सत्तरी वर्ष उमेर पूरा गरेको वरिष्ठ ज्येष्ठ नागरिक,
- ग) असहाय ज्येष्ठ नागरिक,
- घ) अशक्त ज्येष्ठ नागरिक,
- ङ) एकल ज्येष्ठ नागरिक ।

#### ६. परिचय-पत्र वितरणका मापदण्ड:

ज्येष्ठ नागरिक सम्बन्धी नियमावली २०६५ को नियम १५ बमोजिम साठी (६०) वर्ष उमेर पुगेको नेपाली नागरिकलाई मात्र ज्येष्ठ नागरिक परिचय-पत्र प्रदान गर्न सकिनेछ ।

#### ७. ज्येष्ठ नागरिक परिचय-पत्रको ढाँचा:

ज्येष्ठ नागरिक सम्बन्धी नियमावली २०६५ को अनुसूची ३ बमोजिमको ढाँचालाई नै आधार मानी ज्येष्ठ नागरिक परिचय-पत्रको ढाँचा यस निर्देशिकाको अनुसूची १ बमोजिम हुनेछ । ज्येष्ठ नागरिक परिचय-पत्रको आकार (size) नेपाली नागरिकताको प्रमाण-पत्रको आकार बराबरको हुनेछ ।

#### ८. परिचय-पत्र वितरण प्रक्रिया:

क. ज्येष्ठ नागरिक परिचय-पत्र प्राप्त गर्न साठी (६०) वर्ष उमेर पुगेको ज्येष्ठ नागरिक स्वयं वा निजको संरक्षकले सम्बन्धित स्थानीय तहको प्रमुख वा वडा अध्यक्ष समक्ष निवेदन दिनु पर्नेछ ।

ख. निवेदनमा आफ्नो उमेर खुलेको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकको हकमा बसाई सराई प्रमाण-पत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो संलग्न गर्नु पर्नेछ । यस प्रयोजनको लागि नागरिकताको प्रमाण-पत्र लाई आधार मानिनेछ ।

ग) कीर्तिपुर नगरपालिका भित्र बसाई सराई भई नआए पनि नगरपालिकामा बसोबास भई मतदाता नामावलीमा नाम समावेश भएका वा कीर्तिपुरमा घर बनाई न.पा मा कर बुझाएको प्रमाणका आधारमा समेत सम्बन्धित वडाबाट सिफारिस भई आएमा त्यस्ता व्यक्तिहरूलाई पनि ज्येष्ठ नागरिक परिचय-पत्र वितरण गरिनेछ र सोको जानकारी सम्बन्धित स्थानीय तहलाई दिनु पर्नेछ ।

घ) ज्येष्ठ नागरिक परिचय-पत्र प्रदान गर्ने अधिकारी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धित शाखाका शाखा प्रमुख रहनेछ ।

ड) परिचय-पत्र प्राप्त ज्येष्ठ नागरिकहरूको लगत तोकिए बमोजिमको सफ्टवेयरमा कम्प्युटराइज गरी नगरपालिकाको कार्यालयमा वार्षिक रूपमा प्रदेश र संघको सम्बन्धित मन्त्रालयमा जानकारी गराउनु पर्नेछ ।

च) ज्येष्ठ नागरिक परिचय-पत्रको प्रतिलिपि लिन सम्बन्धित प्रहरी कार्यालयको सिफारिस वा वडाको सिफारिस सहित सम्बन्धित स्थानीय तहमा निवेदन पेश गर्नु पर्नेछ ।

#### ९. विविध:

क) ज्येष्ठ नागरिक परिचय-पत्र वितरणका लागि स्थानीय तहले आफ्नो कार्यविधि आफै निर्धारण गर्नेछ ।

ख) ज्येष्ठ नागरिक परिचय-पत्र वितरण सम्बन्धमा माथि उल्लेखीत व्यवस्थाबाहेक प्रचलित कानून बमोजिमको अधीनमा रही प्रमुख प्रशासकीय अधिकृतले निर्णय गरे बमोजिम हुनेछ ।

१०. प्रचलित कानून बमोजिम हुने: यस निर्देशिकामा उल्लेख भएका प्रावधानहरू यसै निर्देशिका बमोजिम हुने र यसमा उल्लेख नभएका विषयको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

११. बाधा अड्काउ फुकाउ: यस निर्देशिका कार्यान्वयनमा कुनै बाधा अड्चन आएमा कार्यपालिकाको निर्णय बमोजिम हुनेछ ।

१२. संशोधन तथा खारेजी: यो निर्देशिकाको संशोधन वा कुनै नियम खारेजी गर्नु परेमा कार्यपालिकाले निर्णय गरी आवश्यक संशोधन गर्न सक्नेछ ।

अनुसूची १  
ज्येष्ठ नागरिक परिचय-पत्रको ढाँचा



ज्येष्ठ नागरिक परिचय-पत्र

प.प. नं :-

नाम थर: .....

ना.प्र.न.: .....

ठेगाना: जिल्ला ..... गा.पा./न.पा.: .....

वडा नं.: ..... टोल/गाऊँ: .....

उमेर: ..... लिङ्ग: .....

उपलब्ध छुट तथा सुविधाहरु : .....

पति/पत्नीको नाम : .....

हेरचाह केन्द्रमा बसेको भए सोको विवरण: .....

संरक्षकको नाम, थर, सम्पर्क ठेगाना, मोवाइल नं. :

.....

रक्त समूह र रोग भए रोगको नाम र सेवन गरिएको औषधिको नाम

.....

प्रमाणित गर्ने अधिकृतको:-

दस्तखत :

नाम थर :

पद :

कार्यालय :



खण्ड: २ कीर्तिपुर, कार्तिक ३० गते, २०७६ साल संख्या १७

---

प्रमाणिकरण मिति:- २०७६/०७/३०

आज्ञाले  
(ध्रुवराज आचार्य)  
प्रमुख प्रशासकीय अधिकृत